

## **आधारभूत तह (कक्षा ६-८) को शारीरिक शिक्षा विषयको पुनर्ताजगी शिक्षक तालिम**

### **पाठ्यक्रम**

#### **१. परिचय**

स्वास्थ्य जीवनयापन गर्न पाउने सबै नागरिकको नैसर्गिक अधिकारलाई मौलिक हकको रूपमा नेपालको संविधानले व्यवस्था गरेको छ । बालवालिकाहरूमा शारीरिक क्रियाकलाप तथा खेलकुदको माध्यमबाट व्यक्तिलाई स्वस्थ तथा तन्दुरुस्त राख्न शारीरिक शिक्षाले सहयोग गर्दछ। स्वास्थ्य तथा शारीरिक शिक्षा विषयलाई विद्यालय शिक्षाको शिक्षा आधारभूत तहमा अनिवार्य र माध्यमिक तहमा ऐच्छिक विषयको रूपमा समावेश गरिएको छ । यसले व्यक्तिको चौतर्फी विकासमा (शारीरिक, मानसिक, सामजिक र संवेगात्मक) सिर्जनात्मक कलाको अहम् भूमिका रहन्छ । आधारभूत तहका बालवालिकाहरूमा स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कलासम्बन्धी ज्ञान, सिप तथा अभिवृत्तिको विकास गराउने उद्देश्यले यो पाठ्यक्रम विकास गरी कार्यान्वयनमा रहेको छ ।

यस पाठ्यक्रमले आधारभूत तहमा स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको अध्यापन गर्ने शिक्षकहरूलाई समसामयिक र व्यावहारिक ज्ञान सिप प्रदान गरी कुशल र दक्ष बनाउन थप सहयोग गर्न सक्ने र आआफ्नो परिवेशअनुसार साधन स्रोतको अधिकतम उपयोग गरी शिक्षण शैलीमा आएको नवीनतम ज्ञान र प्रविधिलाई समयानुकूल बनाउने लक्ष्य रहेको छ । नयाँ विषयको रूपमा समावेश गरिएको यस विषयको शिक्षण सिकाइमा शिक्षकहरूको लागि सहजीकरण गर्ने उद्देश्यले यो पाठ्यक्रम तयार पारिएको हो ।

#### **२. तालिमको लक्ष्य तथा उद्देश्य**

आधारभूत तह (६-८) शारीरिक शिक्षा विषयको शिक्षण गर्ने शिक्षकहरू निम्नलिखित कुराहरूमा सक्षम हुने छन्।

**(क) स्वास्थ्य, शारीरिक, तथा सिर्जनात्मक कला विषयको पाठ्यक्रम (६-८) मा उल्लिखित विषयवस्तुहरूको बोध गरी अभिव्यक्त गर्ने ।**

**(ख) पाठ्यक्रममा उल्लिखित विषयवस्तुहरू सिकाउने प्राप्त ज्ञान, सिप, विधि, प्रविधि, शिक्षण सामग्री निर्माण, प्रयोगात्मक तथा परियोजनाजस्ता कार्यको प्रयोग र अभ्यासजस्ता सिकाइ रणनीतिलाई अवलम्बन गरी शिक्षण गर्ने ।**

**(ग) पाठ्यक्रमले तोकेको मूल्याङ्कन प्रक्रियाद्वारा मूल्याङ्कन गर्न तथा अभिलेखीकरण गर्ने ।**

### ३. तालिमका सक्षमताहरू

यस तालिमको अन्तमा सहभागीहरूमा निम्नानुसारका सक्षमताहरू हासिल हुने छन्।

- आधारभूत तह कक्षा (६-८) को शारीरिक शिक्षा विषयसँग सम्बन्धित पाठ्यक्रमका सक्षमता, सिकाइ उपलब्धि, मुख्य विषयवस्तु र मूल्याङ्कन प्रक्रियाको बारेमा बोध र प्रस्तुति
- शारीरिक क्रियाकलापका आधारभूत तत्त्वको बोध र आधारभूत सिपहरूको प्रदर्शन
- साधारण तथा साहसिक क्रियाकलाप र योगासनको अभ्यास र प्रदर्शन
- शारीरिक कसरत पी टी र कवाज
- पाठ्यक्रममा उल्लेख गरिएबमोजिमका एथलेटिक्स र साहसिक क्रियाकलापहरू
- पाठ्यक्रममा उल्लेख गरिएबमोजिमका खेलहरू
- पाठ्यक्रममा उल्लेख गरिएबमोजिमका योग, योगका आसन र अभ्यासहरू

### ४. तालिम संरचना एवम् प्रकृति

तालिम अवधि ५ दिनको हुने छ। प्रत्येक सत्र १ घन्टा ३० मिनेटको हुने छ। तालिमलाई परिस्थिति र समयलाई मध्यनजर राख्दै **अनलाइन** तथा आमनेसामने माध्यमबाट बिहान, दिउसो तथा बेलुकी समेत सञ्चालन गरिने छ। यसपश्चात् शिक्षकहरूले स्वाध्ययन तथा स्वअभ्यास गरी विद्यालयमा सैद्धान्तिक एवम् प्रयोगात्मक दुवै किसिमबाट शिक्षण तथा अभ्यास गराउनु पर्ने छ।

### ५. तालिमका विषयवस्तु

तालिमका विषयवस्तुहरू निम्नानुसार हुने छन्।

क्र.सं.	विषयक्षेत्र	विस्तृतीकरण	सेसन भार
१.	पि.टी. र ड्रिल	<ul style="list-style-type: none"><li>● गर्धन, पाखुरा, काध, कम्मर, ढाड, खुड्डाको कसरत</li><li>● सतर्क, गोडा फाट, दायाँ फर्क, बायाँ फर्क, पूरा फर्क, गोडा चाल, अगाडि बढ, तितरवितर र छुट्टी</li></ul>	१
२.	एथलेटिक्स	<ul style="list-style-type: none"><li>● हिडाईः</li><li>● दौडः छोटो दौड, मध्यम दुरीको दौड, रिले दौड</li><li>● उफ्राईः हाइजम्प, लड्जम्प</li><li>● फेकाईः सठपुट, जेभलिन</li><li>● ट्र्याक बनाउने तरिका</li></ul>	३

३.	भलिबल	<ul style="list-style-type: none"> <li>• फिड्गारिड़, डिगिड, समिसिड, स्पाइकिड, ब्लकिड, रेजिड र भलिबल खेलका आधारभूत नियमहरू</li> </ul>	३
४.	फुटबल	<ul style="list-style-type: none"> <li>• ड्रिब्लिड़: सिधा, बाइंगोट्रिङ्गो</li> <li>• किकिड : इन्साइड किक, इनस्टेप किक,</li> <li>• ट्रयापिड़: सोल, लेग, थाई, एब्डमिन, चेस्ट र हेड</li> <li>• थ्रोइन</li> <li>• गोलकिपिड़</li> </ul>	३
५.	बास्केटबल	<ul style="list-style-type: none"> <li>• ड्रिब्लिड़: लो ड्रिब्लिड, हाई ड्रिब्लिड</li> <li>• पासिड़: चेस्ट पास, ओभरहेड पास, बाउन्स पास, वानहेन्ड पास</li> <li>• सुटिड़: फ्रिस्ट, लेअप सट, जम्प सट</li> <li>• पिभोटिड़:</li> <li>• बास्केटबल खेलको अभ्यास</li> </ul>	३
६.	कबड्डी	<ul style="list-style-type: none"> <li>• कबड्डी खेलका आधारभूत सिपहरू: कान्ट, चेन बनाउने, समात्ने, झुक्याउने, किक हान्ने</li> </ul>	१
७.	खो.खो	<ul style="list-style-type: none"> <li>• खो खो खेलका अधारभूत सिपहरू: सिटिड ब्लगमा बस्ने सिप, खो दिने सिप, लखट्ने सिप, भाग्ने सिप, पोलमा खेल्ने</li> </ul>	१
८.	क्रिकेट	<ul style="list-style-type: none"> <li>• क्रिकेटका आधारभूत सिपहरू: ब्याट समाउने, वोलिड, ब्याटिड, फिल्डिड, वीकेटकिपिड</li> </ul>	१
९.	टाइसिट	टाइसिट बनाउने तरिका र अभ्यास	१

#### ६. तालिम कार्यान्वयन विधि

- शिक्षा तालिम केन्द्रका प्रशिक्षक वा केन्द्रले तोकेको विज्ञ रोस्टर प्रशिक्षकबाट तालिम सत्र सञ्चालन गरिने छ। विषयको प्रकृतिअनुसार यस क्षेत्रमा लामो अनुभव भएका व्यक्ति तथा विज्ञहरूबाट समेत सहजीकरण गर्न सकिने छ।
- सूचना सञ्चार प्रविधि तथा सान्दर्भिक तालिम सामग्रीको प्रयोग गर्दै छलफल, अन्तर्किया अनुभव, डेमो, प्रदर्शन, समूहकार्य तथा प्रस्तुति, अभ्यासलगायतका विधिको अवलम्बन गरिने छ।
- आधारभूत तह कक्षा (६-८) सम्म स्वास्थ्य शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषय अध्यापन गर्ने शिक्षाहरूमध्येबाट तालिममा प्रशिक्षार्थी छनोट गरिने छ।

## ७. तालिम सहजीकरणका लागि सम्भावित विधि/तरिकाहरू

तालिम सहजीकरणका लागि निम्नलिखित विधि/तरिकाहरू लगायत अन्य उपयुक्त विधि/तरिकाहरू अवलम्बन गर्न सकिने छ ।

- प्रस्तुति
- प्रश्नोत्तर
- छलफल
- प्रदर्शन
- समूहकार्य र प्रस्तुति
- व्यावहारिक अभ्यास
- परियोजना कार्य
- प्रयोगात्मक विधि
- अनुसरण तथा अभ्यास ।

## ८. तालिम मूल्याङ्कन

क) तालिममा सहभागी शिक्षकहरूको मूल्याङ्कन निरन्तर रूपमा उनीहरूले तालिमको क्रममा प्रदर्शन गरेका नियमितता, सान्दर्भिक जागरूकता तथा सक्रियताका आधारमा गरिने छ ।

ख) पाँच दिने तालिमको अन्त्यमा निम्नानुसारको फाराम प्रयोग गरी सहभागीहरूबाट पृष्ठपोषण सङ्कलन गरिने छ:

मूल्याङ्कनका क्षेत्र	श्रेणीमापन			कैफियत
	उत्तम	राम्रो	ठिकै	
तालिमका विषयवस्तु				
तालिम विधि				
प्रशिक्षकहरूको प्रयास				
तालिम सामग्री				
तालिम अवधि				
अन्य				

## ९. कार्ययोजना तथा प्रतिबद्धता

क. सहभागीहरूले तालिम अवधिमा सिकेका ज्ञान तथा सिपको आधारमा विद्यालयमा गई प्रयोग गर्न सकिने कम्तीमा ३ ओटा कार्यको दुईप्रति कार्ययोजना बनाई एकप्रति तालिम संयोजन गर्ने जिम्मेवार व्यक्तिमार्फत शिक्षा तालिम केन्द्रमा बुझाउनुका साथै एकप्रति आफ्नो साथमा लिए विद्यालयमा जानुपर्ने छ । आफ्नो साथमा भएको कार्ययोजनाको एकप्रति फोटोकपी विद्यालयका प्रधानाध्यापकलाई दिनुपर्ने छ भने विद्यालयमा गएर निर्मित कार्ययोजनाको कार्यान्वयनको सहजताका लागि तालिममा आफूले सिकेका कुराहरू आफ्ना सहकर्मीहरूमाझ स्टाफ बैठकमा प्रस्तुत गर्नुपर्ने छ । आफूले बनाएको कार्ययोजनाको कार्यान्वयनका लागि विद्यालयमा सक्रियता देखाएर विद्यार्थीहरूको सिकाइमा सुधार देखाउनुपर्ने छ । कार्ययोजना तथा प्रतिबद्धता पत्र निम्नानुसारको ढाँचामा तयार गर्नुपर्ने छः

क्र.सं.	क्रियाकलापहरू	किन ?	कहिले ?	कसरी ?	कैफियत
१.					
२.					
३.					
४.					
५.					

ख. शिक्षा तालिम केन्द्रले विद्यालयको स्थलगत अनुगमनका क्रममा शिक्षकका प्रतिबद्धताहरू पूरा भए नभएको अनुगमन र पेसागत सहयोग गर्ने गराउने छ ।

ग. शिक्षकले जाहेर गरेको प्रतिबद्धता बारेमा शिक्षा तालिम केन्द्रले विद्यालयका प्रधानाध्यापकसँग सम्पर्क गरेर आवश्यक जानकारी लिनसक्ने छ ।

घ. विद्यालयले शिक्षकले पेस गरेको कार्ययोजना अनुसार कार्य भए/नभएको जानकारी शिक्षा तालिम केन्द्रलाई पत्र तथा सञ्चारका माध्यमको प्रयोग गरेर अनिवार्य रूपमा गर्नुपर्ने छ ।

ड. विद्यार्थीहरूको सिकाइ र विद्यालयका समग्र पक्षमा सुधार ल्याउन योगदान पुर्याउने शिक्षकहरूलाई मापदण्डका आधारमा विद्यालय र स्थानीय तहले आवश्यक प्रोत्साहन गर्नुपर्ने छ ।